

व्यवसायहरु र कन्ट्र्याक्टरहरु का लागि करयोग्य भुक्तानीहरुको वार्षिक प्रतिवेदन – महत्वपूर्ण जानकारी

तपाईंले करयोग्य भुक्तानीहरुको वार्षिक प्रतिवेदन (TPAR) दाखिला गर्नुपर्ने आवश्यकता हुनसक्छ, यदि तपाईं एक व्यवसाय वा कन्ट्र्याक्टर हुनुहुन्छ र निम्न सेवा प्रदान गर्नुहुन्छ भने:

- भवन तथा निर्माण
- सरसफाइ
- कुरियर।

उक्त TPAR ले तपाईंले कन्ट्र्याक्टर (वा उप-कन्ट्र्याक्टर) हरुको सेवाका लागि गर्ने भुक्तानीहरुको रिपोर्ट गर्छ।

तपाईंको TPAR बुझाउने म्याद हो हरेक वर्षको 28 अगष्ट। आफ्नो TPAR समयमा दाखिला गर्नुभएन भने तपाईंलाई जरिवाना लाग्न सक्छ।

तपाईंको TPAR महत्वपूर्ण हुन्छ। यसले हामीलाई सही काम नगर्ने र उनीहरुको आमदानीलाई गलतरूपमा रिपोर्ट गर्ने मानिसहरुको पहिचान गर्न मद्दत गर्छ। अन्य व्यवसायहरुले तपाईंलाई गरेको भुक्तानीको पनि हामीलाई रिपोर्ट गरिएको हुन सक्छ। समयमा सहीरूपमा रिपोर्ट दाखिला गर्न सुनिश्चित गर्नुहोस्।

तपाईंको TPAR पुरा गर्न तीन चरणहरु संलग्न हुन्छ: तयार गर्नुहोस्, रेकर्ड गर्नुहोस् र रिपोर्ट गर्नुहोस्।

1. तयार गर्नुहोस्

तपाईंलाई रिपोर्ट दाखिला गर्नुछ भने निर्धारण गर्नुहोस्।

तपाईंलाई TPAR दाखिला गर्नुपर्ने हुन्छ यदि तपाईं:

- माथि सूचीकृत कुनै सेवा प्रदान गर्ने व्यवसाय हो भने, र
- ती सोही सेवाहरुका लागि कन्ट्र्याक्टरहरुलाई कुनै भुक्तानी गर्नुहुन्छ। उदाहरणका लागि, तपाईंको व्यवसायले कुरियर सेवा उपलब्ध गराउँछ र तपाईंको व्यवसायका लागि कुरियर सेवा गरिदिनाका लागि कन्ट्र्याक्टरलाई रकम तिर्नुहुन्छ।

तपाईंलाई TPAR दाखिला गर्ने जरुरत हुन सक्छ यदि ती तपाईंको व्यवसायको कुनै हिस्सा मात्र हुन् भने पनि।

यसतः तपाईंलाई ररपोर्ट गर्नुछ भने तपाईंलाई रद्दत गन्खख उदाहरणका लारग हेन्खखोस्ल ato.gov.au/TPARNepali

2. रेकर्ड गर्नुहोस्

तपाईंले सही रेकर्डहरु राखिरहेको जाँच गर्नुहोस् तपाईंले काम गर्दा राम्रो रेकर्ड राख्नेले तपाईंको TPAR पूरा गर्दा सजिलो बनाउँछ।

हरेक कन्ट्र्याक्टरका लागि तपाईंले सही सूचना रेकर्ड गरिरहेको जाँच गर्नुहोस्, निम्न लगायत:

- अष्ट्रेलियन व्यवसाय नम्बर (ABN), थाहा भएसम्म
- नाम
- ठेगाना
- आर्थिक वर्षभरि तपाईंले उनीहरुलाई तिरेको कुल रकम (कुनै पनि GST सहित)।

ती विवरणहरु सामान्यतया कन्ट्र्याक्टरले तपाईंलाई दिने बिजकमा पाइन्छ। यो तपाईंलाई चाहिने त्यही सूचना हो जुन कन्ट्र्याक्टरको खर्चको कटौतीको दावी गर्दा तपाईंलाई चाहिन्छ।

कन्ट्र्याक्टरको भुक्तानी सूचनालाई व्यवस्थित गर्न यस पृष्ठको पछारर भएको साधारण कार्यतारलकाको प्रयोग गर्नुहोस्। तपाईंले त्यो कार्यतारलकालाई यहाँबार परन्-राउन्लोर गन्खख सकुहुन्छ ato.gov.au/TPARworksheets

3. रिपोर्ट गर्नुहोस्

तपाईंको TPAR लाई 28 अगष्टभित्र दाखिला गर्नुहोस्।

यदि तपाईंसँग अनुकूल व्यवसाय सफ्टवेयर छ भने तपाईंले यसलाई आफूलाई रिपोर्ट गर्न तथा TPAR लाई अनलाइन दाखिला गर्नका लागि चाहिने सूचना लिन प्रयोग गर्न सक्नुहुन्छ।

यदि तपाईंले अनलाइन दाखिला गर्न असमर्थ हुनुभयो भने तपाईंले TPAR फाराम (NAT 74109) प्रयोग गर्न सक्नुहुन्छ। तपाईंले यस फारामलाई अनलाइन माग गर्न सक्नुहुन्छ वा हाम्रो प्रकाशन माग सेवालाई **1300 720 092** मा फोन गरेर माग्न सक्नुहुन्छ।

कसरी दाखिला गर्ने भन्बारेरा थप जानकारीका लारग हेन्खखोस्ल ato.gov.au/TPARlodge

ATO ले किन कन्ट्र्याक्टरलाई गरिएको भुक्तानीको सूचना संग्रह गर्छ

हामी TPAR मा उपलब्ध गराइएका सूचनाहरुलाई प्रयोग गर्छौं कन्ट्र्याक्टरहरुको पहिचान गर्नका लागि जस्तै:

- उनीहरुको कर फिर्तामा उनीहरुको सबै आमदानी समावेश छैन
- कर फिर्ता वा कृयाकलाप विवरणहरु दाखिला छैन
- उनीहरुलाई GST दर्ता गर्नुपर्ने जरुरत पर्ने अवस्थामा त्यसो नगरेको
- उनीहरुको ईनभवाइसमा गलत ABN उल्लेख गरेको।

➤ थप जानकारीका लारग हेन्खखोस्ल ato.gov.au/TPARNepali वा तपाईंको दताखखाल कर एजेन्सँग कुरा गनुखखोस्।



Australian Government
Australian Taxation Office

